

शिशु कक्षा (नर्सरी) को बारेमा



युकेमा शिशु कक्षा (नर्सरी) र रिसेप्शन (एअर आर) मा, बच्चाहरूको धेरैजसो शिक्षा खेल मार्फत हुन्छन्। प्रारम्भिक वर्ष (नर्सरी) का शिक्षकहरूले कुराकानीलाई अघि बढाउन विभिन्न क्रियाकलापहरूको रचना गर्छन्। बच्चाहरूले समस्या-समाधान गर्न सिक्छन् र कसरी गर्ने भनी तरिकाहरू बारे बताउँदछन्। अनुसन्धानले देखाउँदछ कि यसले बच्चाहरूको प्रगति एक बर्षभरिमा **थप ७ महिना सम्मको** प्रगति गर्न सक्छ।

म कसरी मेरो नजिक प्रि-स्कूल वा नर्सरी खोज्न सक्छु?



म कसरी मेरो नजिक प्रि-स्कूल वा नर्सरी खोज्न सक्छु?

राष्ट्रिय रूपमा खोजी गर्न (इंग्ल्याण्ड र वेल्स), यहाँ सुरु गर्नुहोस्: [find a nursery school place](#)

बच्चाको रेखदेख र परिवार सेवाहरूको बारेमा जानकारीको लागि यहाँ हेम्पशायरको परिवार जानकारी निर्देशिका (Hampshire's Family Information Directory) खोज्नुहोस्: [Hampshire FID information](#)

प्रि-स्कूलको खर्च कति लाग्छ ?



प्रि-स्कूलको खर्च कति लाग्छ ?

२ बर्षको उमेरदेखि, दर्ताभएका प्रि-स्कूलमा स्थान पाउनको लागि सहयोग प्राप्त गर्न सक्नुहुनेछ (यसको योग्यताको लागि मापदण्ड लागू हुनेछ)। ३ वर्ष उमेर देखिका सबै बच्चाहरूले १५ घण्टा **निः शुल्क** प्रि-स्कूल शिक्षा प्राप्त गर्नसक्नेछन्। थप जानकारीको लागि, हेर्नुहोस् [Free Early Education](#)

म मेरो बच्चालाई उनीहरूको प्रारम्भिक विकासको लागि कसरी सहयोग गर्न सक्छु?



तपाईंको बच्चालाई उनीहरूको भाषा सीप विकास गर्न र अभ्यास गर्न मद्दत गर्न सकेसम्म धेरै दैनिक कार्यक्रमहरू बनाउनुहोस्। नम्बरहरूको बारेमा कुरा गर्नुहोस्। उदाहरणको लागि जब तपाईं शपिंग जानुहुन्छ। खाली, प्लास्टिकको बोतलहरू र कन्टेनरहरूको साथ नुहाउने समयमा खेल्ने अनि डुब्रे र उत्रिने बारेमा अभ्यास गर्नुहोस्। बच्चासँग सोध्नुहोस् "तपाईंलाई के लाग्छ यो के हुन्छ होला...?" सुत्नेबेलामा तपाईंको बच्चासँग कथा पढ्नुहोस् र चित्रहरूको बारेमा प्रश्न गर्नुहोस्। मातृभाषा वा अंग्रेजी मध्ये जुन सहज हुन्छ त्यहीभाषामा यी कार्य गर्नुहोस्।

अनुसन्धानले देखाउँदछ कि जसका आमा बुबा उनीहरूसँग यस प्रकारले कुरा गर्छन् उनीहरू अरू कम भाषा बोल्ने पृष्ठभूमिबाट आएका बच्चाहरू भन्दा बढी प्रगति गर्दछन्। धेरै भाषा बोल्ने घरको वातावरणले एक बर्षमा बढीमा **थप ५ महिना सम्मको** प्रगति गर्न सक्छ।

म मेरो बच्चाको लागि कसरी स्कूल खोज्न सक्छु ?



हेम्पशायर, साउथेम्प्टन, पोर्ट्समाउथ र आइल अफ वाइटमा स्कूलहरू खोज्नको लागि यहाँ जानुहोस् [Search for a school in Hampshire](#). तपाईं यहाँ स्कूल स्थानको लागि अनलाइन आवेदन गर्न सक्नुहुनेछ। [Apply for a school place online](#). तपाईंको निवेदनमा तपाईंले प्राथमिकताको क्रममा तीन स्कूलको नाम दिनु पर्छ। तपाईं शिशु स्कूल (Infants School)हरू छनौट गर्न सक्नुहुनेछ, जसमा एअर आर (रिसेप्सन), कक्षा १ (एअर १) र कक्षा २ (एअर २) पर्दछ र प्राथमिक स्कूल (Primary School)हरू, जुन एअर आर (रिसेप्सन) देखि कक्षा ६ (एअर ६) सम्म पर्दछ। यदि तपाईं एअर आर (रिसेप्सन) को लागि आवेदन ढिलो गर्दै हुनुहुन्छ (अनलाइन आवेदनहरूको लागि जनवरी कट-अफ गरे पछि) भने, तपाईं अझै यहाँ अनलाइन आवेदन गर्न सक्नुहुनेछ [Make a late application for a school place](#).

मेरो बच्चा बिरामी छ र स्कूल जान सक्दैन भने मैले के गर्नु पर्छ ?



यदि मेरो बच्चा बिरामी छ भने के हुन्छ?

यदि तपाईंको बच्चा ५ वर्षको छ र अनिवार्य शिक्षामा छ र तिनीहरू बिरामी छन् भने बच्चा स्कूल नगएको पहिलो दिनमा नै स्कूललाई बताउनु पर्छ। थप जानकारीको लागि यहाँ हेर्नुहोस्: [What to do if your child is unwell](#)

साधारण रुघाखोकी लागेको छ भने बच्चाहरूलाई स्कूलबाट छुटाउनु हुँदैन। यदि तपाईंको बच्चाले बान्ता गरेको छ भने पछिल्लो पटक बान्ता गरेको समय देखि **४८ घण्टा** तिनीहरू स्कूलबाट टाढा बस्नुपर्छ। यो अन्य बच्चाहरूमा रोग फैलाउनबाट जोगिन हो। यदि तपाईंको बच्चाको रोगले उनीहरूलाई स्कूलमा लामो समयसम्म जान रोकेको छ भने, तपाईंले यस बारे स्कूलमा कुरा गर्नु पर्छ।

म मेरो भाषामा कसैसँग कुरा गर्न चाहन्छु।



एम्टास (EMTAS) फोन लाईनहरू

[Phone lines](#) फोन लाईनहरू तपाईंको बच्चाको शिक्षाको बारेमा हुन सक्ने कुनै पनि समस्याका बारे कुरा गर्न र कुनै प्रश्न सोध्न उपलब्ध गरिएकोछ। हाम्रो फोन लाइन स्टाफहरू विभिन्न भाषामा बोल्न सक्षम छन्। कृपया हालको उपलब्धताका लागि हाम्रो वेबसाइट हेर्नुहोस्। [see our website](#)

लिङ्कहरू



- [EMTAS website pages](#) नर्सरी र एअर आर का बच्चाहरूका अभिभावकहरूको लागि
- ['Bringing up your child bilingually'](#) 'द्विभाषिक रुपमा आफ्नो बच्चा हुर्काउनु' विभिन्न भाषाहरूमा पर्चा
- [National Literacy Trust](#) शिशु कक्षाहरूमा द्विभाषाको बारेमा थप जानकारी
- ['Reading with your child'](#) 'बुक ट्रस्ट' 'तपाईंको बच्चासँग पढ्नु' पुस्तिका धेरै भाषाहरूमा अनुवाद गरिएको